



मेक्सका हरेक ब्रोकरले थाहा पाउनुपर्ने र पालना गर्नुपर्ने '२० प्राथमिक निर्देशनहरू'

- मेक्सको ब्रोकर भएवापत, तपाईंले 'सब-ब्रोकर', 'ग्राहक' र 'व्यक्तिगत मार्केट मेकर' बनाउन सक्नुहुन्छ। रकम जम्मा गर्ने र कारोबार गर्ने वास्तविक व्यक्ति ग्राहक हो भने ग्राहकले पावर अफ एटोर्नी दिएको खण्डमा ग्राहकको तर्फबाट कारोबार गर्न सक्ने व्यक्ति सब-ब्रोकर हो। व्यक्तिगत मार्केट मेकरको विस्तृत जानकारीका लागि मेक्समा सम्पर्क गर्नुहोला।
- सब-ब्रोकर र ग्राहक बन्नका लागि चाहिने योग्यता, आवश्यक कागजातहरू र दर्ता हुने प्रक्रिया मेक्सको आधिकारिक वेबसाइट www.mexnepal.com को 'Compliance' ट्याबमा उपलब्ध गराइएको छ। तपाईंले अनलाइन पनि ग्राहक दर्ता गर्नसक्नुहुन्छ।
- सब-ब्रोकर र ग्राहक सम्बन्धि फाराम, सम्झौता पत्र र अन्य आवश्यक ढाँचाहरू क्लियरिङ हाउसको वेबसाइट www.hclearcorp.com को 'Download' ट्याबमा उपलब्ध गराइएको छ।
- तपाईंले, तपाईंको ग्राहकले कारोबार गर्न इच्छुक मेक्स निर्दिष्ट कुनै पनि बैंक वा ई-सेवामा खाता खोल्नु अनिवार्य छ। मेक्स आवद्ध विभिन्न बैंकहरूको बैकिङ नीति र ई-सेवाको नीति तथा प्रक्रियाहरू मेक्स वेबसाइटको 'Customer Support' ट्याबमा उपलब्ध छ।
- सब-ब्रोकर वा ग्राहकको दर्ता प्रक्रिया पुरा भएपछि, क्लियरिङ हाउसले तपाईंलाई विशेष कोड प्रदान गर्नेछ। सब-ब्रोकर कोड ६ अंकको र ग्राहकको कोड ७ अंकको हुनेछ, जसमा अगाडिका ४ अंक ब्रोकर कोड नै रहनेछ।
- तपाईंले प्राप्त गर्नुभएको ग्राहक कोड, तपाईंले ग्राहकलाई सूचित गर्नुपर्छ। ग्राहक कोड प्राप्त गरेपछि, मात्र ग्राहकले ग्राहक दर्ता फारम [CRF] मा उल्लिखित 'बैंक' वा 'ई-सेवा' मा रहेको क्लियरिङ हाउसको सेगिगेट खातामा रकम जम्मा गर्नुपर्छ। ग्राहकले न्यूनतम रु. १००० जम्मा गर्नुपर्ने हुन्छ।
- कारोबारका लागि कुनै पनि रकम जम्मा गर्नुपर्दा ग्राहकले सधैं निम्न विवरण भर्नुपर्दछ- "ग्राहक कोड - ग्राहकको पूरा नाम" [CRF मा उल्लेखित नाम]। तदपश्चात् तपाईंले उक्त रकम जम्मा भएको जानकारी क्लियरिङ हाउसलाई टेलिफोन मार्फत् दिनुपर्छ। क्लियरिङ हाउसले रकम जम्मा भएको पुष्टि गरेपछि, ग्राहकले CRF मा दर्ता गरेको ईमेल ठेगानामा युजर नेम र पासवर्ड पठाउने छ।
- कारोबार स्थलमा रकम प्रतिविम्बित गराउन, मार्जिन थप वा मार्जिन कल दुबैका लागि रकम जम्मा गरेपछि सोको जानकारी क्लियरिङ हाउसलाई ब्रोकर मार्फत् [टेलिफोन प्रयोग गरी] दिनुपर्छ। अथवा ग्राहक स्वयंमले कारोबार स्थलमा उपलब्ध 'New Deposit' ट्याबको प्रयोग गरि क्लियरिङ हाउसलाई जानकारी गराउनु पर्छ।
- कारोबार स्थलमा उपलब्ध 'New Withdrawal' ट्याब मार्फत् अनुरोध गरी ग्राहकले कुनै पनि समयमा आफ्नो रकम (अस्थायी नाफा र मार्जिन बाहेकको) फिक्न सक्नुहुन्छ।
- दिनको अन्तिम समयमा ग्राहकको उपलब्ध मार्जिन [Available Margin] नकारात्मक भएमा तपाईंको ग्राहकलाई **मार्जिन कल** जारी गरिनेछ। मार्जिन कलको सूचनाहरू ग्राहक कारोबार स्थलमा रहेको Messages ट्याबमा पनि हेर्न सकिन्छ।



मर्कन्टाईल एक्सचेन्ज नेपाल लिमिटेड
जहाँ गच्छ, सोड्ने कारोबार
आइ.एम.सी. १००१,२०१४, बाट मान्यता प्राप्त एक्सचेन्ज

११. ग्राहकले मार्जिन कलको रकम नेपाली समयानुसार दिउँसोको ३ बजे भित्र बुझाइसक्नुपर्छ र ३ बजे अगाडि नै सोको जानकारी क्लियरिङ हाउसलाई दिइसक्नुपर्नेछ । रकम जम्मा गर्न ढिलाई भएर करार परिसमापन हुने खतराबाट बच्न ग्राहकलाई सधैं दिनको सुरुवाती समयमा रकम जम्मा गर्न सुझाव दिनुहोस् ।
१२. मार्जिन मागबाट हुने करार परिसमापन [Margin call cut off time] नेपाली समय दिउँसो ४ बजे शुरु हुनेछ । यदि दिउँसोको ४ बजे को समयमा 'Available Margin' को रकम १ पैसाले मात्र पनि नकारात्मक हुन गएमा र सो रकम ग्राहकले नबुझाएमा वा आंशिक बुझाएमा उपलब्ध मार्जिन सकारात्मक नहुन्जेलसम्म ग्राहकको खुला कारोबार [Open Positions] परिसमापन गरिनेछ ।
१३. ग्राहकको खातामा इक्विटी 'प्रयुक्त मार्जिनको ४% + आधा कमिसन' अथवा रु. १०० + आधा कमिसन जुन बढि त्यहाँसम्म पुग्दा **इक्विटी हिट** हुन्छ । यस अवस्थामा, ग्राहकको खुला कारोबार बजार मूल्यमा परिसमापन गरिनेछ, Pending order हरु समाप्त गरिनेछन् । इक्विटी हिटका लागि कुनै पूर्वसूचना दिइने छैन ।
१४. तपाईंले कारोबार शुल्क (कमिशन)का रुपमा प्रत्येक लटको पुरा कमिशनको ७५% वा सोभन्दा कम (CRF मा उल्लेखित भए जति) पाउनुहुन्छ । तसर्थ तपाईंलाई क्लियरिङ, हाउसले २५% कमिशनको मु.अ.क. अंकित बिल प्रदान गर्नेछ र तपाईंको भागको रकम तपाईंको बैंक वा ई-सेवा खातामा जम्मा गरिनेछ । तपाईंको कारोबार शुल्कबाट भएको आम्दानीका लागि सरकारलाई कर बुझाउनु तपाईंको जिम्मेवारी हो ।
१५. ग्राहकले गरेको कारोबारमा लाग्ने कारोबार शुल्क (कमिशन) का लागि तपाईंले ग्राहकका नाममा मु.अ.क. अंकित बिल काट्नुपर्दछ ।
१६. ग्राहकलाई कुनै आपतकालीन अवस्थाबाट बचाउन, मेक्सले तोकेबमोजिमका नीति तथा प्रक्रिया अनुसार तपाईंले क्लियरिङ हाउसको मेम्बर डिपोजिट खातामा अग्रिम रुपमा रकम जम्मा गर्न सक्नुहुन्छ र सो अवस्थामा उक्त रकम ग्राहकका लागि प्रयोग गर्न सक्नुहुन्छ ।
१७. आकस्मिक अवस्थामा ग्राहकले अनलाइन र अफलाइन सेवाको प्रयोग गर्न सक्नुहुनेछ । यस सम्बन्धी पूर्ण जानकारी मेक्स वेबसाइटमा 'Compliance' ट्याब अन्तर्गत उपलब्ध छ ।
१८. ग्राहकसँग समन्वय राख्दै सबै ग्राहकका सम्पूर्ण कारोबार गतिविधिको जानकारी राख्न तपाईंलाई 'AXI MEX Broker Manager' तथा 'Web Link' प्रदान गरिएको छ ।
१९. आफ्नो ग्राहक तथा सब-ब्रोकरलाई सधैं मेक्सको वेबसाइटको 'Customer Support' ट्याबमा रहेको ग्राहकको हाते किताब (अंग्रेजी, नेपाली दुवैमा) हेर्न सल्लाह दिनुहोस् । साथै कारोबार स्थलमा नियमित रुपमा पठाइने सूचनाहरु हेर्न पनि सुझाव दिनुहोस् ।
२०. मेक्स र क्लियरिङ हाउसले पठाउने महत्वपूर्ण परिपत्र तथा सूचनाहरुका लागि आफ्नो ईमेल तथा एस. एम. एस. हरु नियमित रुपमा हेर्ने गर्नुहोस् । ईमेल, फोन वा ठेगानामा केहि परिवर्तन भए तुरुन्त मेक्स तथा क्लियरिङ हाउसलाई सूचित गर्नुहोस् ।

*नीति तथा प्रक्रिया सम्बन्धित थप जानकारीका लागि ग्राहकको हाते किताब हेर्नुहोस् र मेक्स र क्लियरिङ हाउसको वेबसाइट पनि नियमित रुपमा हेर्ने गर्नुहोस् ।